



पञ्चेश्वर गाउँपालिका

आम्चौरा, बैतडी

शुदुर पश्चिम प्रदेश नेपाल

स्थानीय राजपत्र

पञ्चेश्वर गाउँपालिकाद्वारा प्रकाशित

खण्ड १ अंक १५ २०७६ पौष महिना ०१ गते मंगलबार

भाग २

पञ्चेश्वर गाउँपालिकाको दोश्रो गाउँ सभाबाट मिति २०७६/०९/१ मा स्वीकृत भएको “ स्थानीय न्यायिक समितिको कार्य सम्पादन नियमावली २०७६ ” स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम सार्वजनिक जानकारीका लागि देहाय बामोजिम प्रकाशन गरिएको छ ।

संबैधानको धारा २१७ अनुरुप गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा न्यायीक समिती गठन हुने भए अनुसार स्थानिय न्यायीक समीतीलै कार्य सम्पादन गर्न नियमावली बनाउन वाञ्छनीय भएकाले संबैधानको धारा २१७ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम गाउँसभाले स्थानीय न्यायीक समितीको कार्य सम्पादन नियमावली २०७४ बनाइ लागु गरेको छ ।

१. सम्क्षिप्त नाम र प्रारम्भ:

- (१) यो नियमालीको नाम : "स्थानीय न्यायिक समितिको कार्य सम्पादन नियमावली २०७६" रहनेछ ।
- (२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकासन गरि तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा-

- (क) "ऐन भन्नाले " स्थानीय सरकार संचालन ऐन २०७४ सम्झनु पर्छ ।
- (ख) "संबिधान भन्नाले " नेपालको संबिधान सम्झनु पर्छ ।
- (ग) "स्थानीय तह भन्नाले " पन्चेश्वोर गाउँपालिका सम्झनु पर्छ ।
- (घ) "न्यायिक समिति भन्नाले " संबिधानको धारा २१७ बमोजिमको न्यायिक समिति भन्ने सम्झनु पर्छ ।
- (ङ) "निवेदन वा दरखास्त भन्नाले " उजुरी वा फिरादलाई समेत भन्ने सम्झनु पर्छ ।

३. विवादको सूचना र दर्ता:

- (१) ऐनको दफा ४७ को उपदफा (१) बमोजिम कुनै विवादको सम्बन्धमा निवेदन दिदा अनुसूची-१ बमोजिमको ढाचामा दिनु पर्नेछ ।
- (२) ऐनको दफा ४७ को उपदफा (२) बमोजिम कुनै विवादको सम्बन्धमा निवेदन दिदा अनुसूची -२ बमोजिमको ढाचामा दिनु पर्नेछ ।
- (३) उपनियम (१) र (२) बमोजिमको दरखास्त दिदा सम्बन्धित व्यक्तिले सम्बन्धित न्यायिक समितिमा दिनु पर्छ ।
- (४) उपनियम (१) र (२) बमोजिम दरखास्त दिने व्यक्तिलाई अनुसूची -३ बमोजिमको ढाचामा भरपाई दिनु पर्नेछ ।
- (५) कसैले उपनियम (१) र (२) बमोजिम दरखास्त वा सूचना सम्बन्धित न्यायिक समितिमा आफै आएर नदिई कुनै व्यक्तिमार्फत पठाएमा त्यस्तो दरखास्त वा सूचना बुझी त्यसको भरपाई अनुसूची -२ बमोजिमको ढाचामा त्यस्तो दरखास्त वा सूचना लिई आउने व्यक्तिलाई दिनु पर्नेछ ।
- (६) उपनियम (१) र (२) बमोजिम प्राप्त हुन आएको दरखास्त वा सूचनालाई सम्बन्धित न्यायिक समितिले अनुसूची -४ बमोजिमको निवेदन दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।

४. **विवादको जानकारी दिनुपर्ने:** (१) नियम ३ को उपनियम १ र २ बमोजिम दरखास्त वा निवेदन दिदा विवाद परेको मितिले १५ दिन भित्र सम्बन्धित निकायमा जानकारी दिनु पर्नेछ ।
५. **विवादको निवेदनमा लाग्ने दस्तुर:**
- (१) ऐनको दफा ४५(१) र (२) बमोजिमका विवाद सम्बन्धि निवेदन दर्ता गर्दा सो गरे बापत आर्थिक ऐन बमोजिम निवेदन दस्तुर बुझाउनु पर्नेछ ।
- (२) उपदफा (१) बाहेकको अवस्थामा ऐनको दफा ४५ (१) र (२) बमोजिमका विवाद सम्बन्धित निवेदन दर्ता गर्दा सो गरे बापत सरकारलाई रु ५० र रु १०० दस्तुर बुझाउनु पर्नेछ ।
६. **दर्ताको निस्सा उपलब्ध गराउने :** न्यायिका समितिले आफु समक्ष पेश भएको विवादको निवेदन दर्ता गरि दर्ताको निस्सा सम्बन्धित पक्षलाई उपलब्ध गराउनु पर्नेछ ।
७. **तहकिकात सम्बन्धि विधि:**
- (१) ऐनको दफा (१) र (२) मा उल्लेखित विवादको सम्बन्धमा दरखास्त वा सूचना दर्ता वा प्राप्त हुनासाथ सो विवादको तहकिकातको लागी सम्बन्धित न्यायिक समितिले तहकिकात गर्ने कर्मचारी तोकनु पर्नेछ ।
- (२) उक्त कर्मचारीले तहकिकात गरेको विवादको रिपोर्ट बनाइ न्यायिक समिति समक्ष पेश गर्नु पर्नेछ ।
- (३) यसरी उपनियम (१) बमोजिम तहकिकात सम्पन्न भए पछि ऐनको दफा ४५(१) बमोजिमको विवाद न्यायिक समितिले पक्ष विपक्ष राखी छलफल गराई वा मेलमिलापकर्ता नियुक्त गराई दरखास्त परेको मितिले १५ दिन भित्र विवाद निरोपण गर्नु पर्नेछ ।
- यसका अतिरिक्त ऐनको दफा २४(२) बमोजिमका विवादहरू निरोपणको लागी मेलमिलापकर्ताको नियुक्त गर्नु पर्नेछ । नियुक्त मेलमिलापकर्तले ३ महिना भित्र विवादको निरोपण गर्नु पर्नेछ ।
८. **मेलमिलाप केन्द्रको व्यवस्था:** (१) प्रत्येक गाउँपालिकामा विवाद निरोपणका लागी एउटा सामुदायिक मेलमिलाप केन्द्र रहनेछ ।
९. **मेलमिलाप समितिको गठन :**
- (१) ऐनको दफा ४७ को उपदफा (१) को मुद्दामा मेलमिलाप द्वारा समाधान गर्नु पर्दा ३ सदस्यीय मेलमिलाप समितिको गठन गरिनेछ ।
- (२) विवादको प्रकृति र विषय वस्तुको आधारमा मेलमिलाप समितिका सदस्य को छनौट गरिने छ । यसरी छनौट गर्दा विवाद अनुसारको मेलमिलाप समितिको गठन गरिने छ ।
- (३) मेलमिलाप समितिका ३ सदस्य मध्य १ सदस्यको छनौट न्यायिक समितिले गर्नेछ भने दुइ सदस्य छनौट विवादित पक्षहरूबाट गरिने छ ।

(४) उपदफा (२) बमोजिमका मुद्दामा मिलापत्र गराउदा न्यायिक समितिले आफुले सुचिकृत मेलमिलाप कर्ताबाट गराउनु पर्नेछ ।

१०. **मेलमिलापकर्ताको सुची तयार गर्नुपर्ने** : वडा स्तरिय सामुदायिक मेलमिलाप केन्द्र संचालन गर्न र न्यायिक समितिलाई सघाउनको लागि न्यायिक समितिले योग्यता पुगेका स्थानीय गाउँ समिति भित्र स्थान ठेगाना भएका मेलमिलापकर्ताको सुची हरेक अ .ब को पहिलो महिना भित्र सार्वजनिक गर्नुपर्ने छ ।

११. **मेलमिलापकर्ताको पदावधि** :

(१) मेलमिलापकर्ताको पदावधि छनौट भएको मितिले विवादको निरोपण नभए सम्मको हुनेछ ।

(२) उपदफा (१) बमोजिम पदावधि समाप्त भएको अवस्थामा पुन सोहि विवाद दोहोरियएमा पक्षको राय अनुसार पहिलेको मेलमिलापकर्ता नियुक्त गर्न सकिने छ ।

१२. **मेलमिलापकर्ताको योग्यता** : (१) देहायको योग्यता भएको व्यक्ति मेलमिलापकर्ता हुनकालागि योग्य हुनेछन-

(क) नेपाली नागरिक हुनुपर्छ ।

(ख) पैतालिस वर्ष उमेर पुरा भएको ।

(ग) कुनै काननुले अयोग्य नभएको ।

(घ) यस .एल. सी उत्रिण गरेको ।

(ङ) मान्यता प्राप्त संस्था र निकायबाट कम्तिमा ४० घण्टाको न्याय सम्पादन सम्बन्धि तालिम लिएको ।

(च) दुवै पक्षहरूसँग कुनै पनि नाता सम्बन्ध, रिसिबी वा कारोबार नभएको व्यक्ति । विवादिता विषयको कानुनि ज्ञान भएको ।

१३. **कानुनी सल्लाहकारको सहयोग लिने**:

(१) विषय र विवादको गम्भीरतालाई मध्यनजर गरि न्यायिक समितिले आवश्यकता अनुसार गाउँपालिकाले तोकेको कानुनी सल्लाहकारसँग परामर्स लिन सकिनेछ ।

(२) यसरी उपदफा १ बमोजिम लिएको परामर्स न्यायिक समिति मातहत हुनेछ ।

१४. **म्याद थप गर्ने व्यवस्था**: (१) नियम ६(३) बमोजिमको समयमा मेलमिलापकर्ताले विवाद समाधान गर्न नसकेको अवस्थामा पक्षहरूको राय लिई मेलमिलापकर्ताले १५ दिन नबढाइ म्याद थप गरि विवादको निरोपण गर्नु पर्नेछ ।

१५. **विवाद निरोपण गर्ने**: (१) न्यायिक समितिले दफा ४७ (२) मा उल्लेखित विवाद प्रतिवादी उपस्थी भएको मितिले तिन महिना भित्र मेलमिलापको मध्यबाट निरोपण गर्नु पर्नेछ ।

१६. **मेलमिलाप हुन नसकेको अवस्थामा:** (१) नियम १४ बमोजिम मेलमिलाप हुन नसकेमा सोहि व्यहोरा उल्लेख गरि अनुसूची- ४ मा उल्लेख भएको अनुसार निवेदन लिई पक्षलाई अदालतमा पठाइदिनु पर्नेछ साथै सोसँग सम्बन्धित मिसिल कागजा र प्रमाण समेत सम्बन्धित आदालतमा पठाइदिनु पर्नेछ ।
१७. **अदालतमा जाने हदम्याद:** (१) मेलमिलापको माध्यामबाट निरोपण नभएको विवाद निरोपण नभएको मितिले १५ दिनभित्र जिल्ला अदालतमा निवेदन लिई जानुपर्नेछ ।
१८. **पुनरावेदन गर्न सक्ने:** ऐन को दफा ५१ अनुसार न्यायिक समितिको निर्णयमा चित नबुझेने पक्षले जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ।
१९. **मिलापत्र वा निर्णय कार्यन्वनगर्ने :** (१) कार्यपालिकाले न्यायिक समितिलेबाट भएको मिलापत्र वा निर्णय कार्यन्वनगर्ने निर्णय भएको ४५ दिन भित्रमा गर्नु पर्छ।
२०. **अभिलेख राख्नुपर्ने :** (१) न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख गाउँ कार्यपालिकाले तोकेको कर्मचारी र स्थानमा व्यवस्थित र सुरक्षित रूपमा राख्नुपर्नेछ ।

खण्ड १ अंक १५ २०७६ पौष महिना ०१ गते मंगलबार

अनुसूची-१

(नियम ३ को उपनियम १ सँग सम्बन्धित)

निवेदनको ढाँचा

श्रीमा चढाएको
न्यायिक समितिले भने
न्यायिक समितिको नाम र ठेगाना
दर्ता.नं

दर्ता मिति -

निवेदन -

१. निवेदन दिने व्यक्तिको नाम, थर र ठेगाना -
२. कुन विवादबारे निवेदन गरेको हो-
३. विपक्षको नाम , थर र ठेगाना-
४. विवाद भएको विषयमा जानकारी-
५. विवादसँग सम्बन्धित कुनै प्रमाण भए सो कुरा-
६. विवाद सँग सम्बन्धित अन्य विवरण-
७. यो निवेदनमा लेखिएको कुरा ठिक साचो छ झुटो ठहरे कानून बमोजिम सहूल बुझाउला |

सुचना दिनेको नाम-

सहि-

मिति-

खण्ड १ अंक १५ २०७६ पौष महिना ०१ गते मंगलबार

अनुसूची-२

(नियम ३ को उपनियम २ सँग सम्बन्धित)

निवेदनको ढाँचा

श्रीमा चढाएको
न्यायिक समितिको नाम र ठेगाना
दर्ता.न

न्यायिक समितिले भर्ने
दर्ता मिति -

निवेदन -

- १। निवेदन दिने व्यक्तिको नाम, थर र ठेगाना -
- २। कुन विवादबारे निवेदन गरेको हो-
- ३। विपक्षको नाम , थर र ठेगाना-
- ४। विवाद भएको विषयमा जानकारी-
- ५। विवादसँग सम्बन्धित कुनै प्रमाण भए सो कुरा-
- ६। विवाद सँग सम्बन्धित अन्य विवरण-
- ७। यो निवेदनमा लेखिएको कुरा ठिक साचो छ झुटो ठहरे कानून बमोजिम सहूल बुझाउला |

सुचना दिनेको नाम-

सहि-
मिति-

अनुसूची-३

(नियम ३ को उपनियम ४ सँग सम्बन्धित)

भरपाईको ढाँचा

श्री पन्चेश्वोर गाउँपालिकाको न्यायिक समितिमा श्री.....ले
चढाएको..... सम्बन्धिको विवाद विपक्षी
श्री.....को विरुद्धमा दर्ता भई सोको भरपाई निम्न बमोजिम
विवादको पक्ष श्री.....लाई गौमुल गाउँपालिका
न्यायिक समितिको सचिवालयबाट उपलब्ध गराईयो ।

ईतिसम्बत

दर्ता.नं दर्ता मिति -

दर्ता गर्ने अधिकारीको दस्तखतः

मिति:

गौमुल गाउँपालिका न्यायिक समितिको सचिवालय

अनुसूची-४

(नियम ३ को उपनियम ६ सँग सम्बन्धित)

विवाद दर्ता कितावको ढाँचा

दर्ता नम्बर	दर्ता मिति	विवादको पक्षको नाम थर र ठेगाना	विवादको पक्षको नाम थर ठेगाना	विवादको किसिम	निवेदन दर्ता गराउनेको नाम थर र ठेगाना	दर्ता गर्ने अधिकारीको दस्तखत	कैफियत

आज्ञाले

प्रमुख प्रशासकीय अधिकृत